



प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्

मधेश प्रदेश कार्यालय

जनकपुरधाम, धनुषा

पुनः प्रवेश परीक्षा डिप्लोमा तथा प्रमाणपत्र तह स्वास्थ्य तर्फका सामान्य चिकित्सक, फार्मसी, नर्सिंग बाहेका सम्पूर्ण कार्यक्रमहरूको पूर्ण शुल्किय तर्फको नतिजा प्रकाशन सम्बन्धी अत्यन्त जरूरी सूचना ।

प्रथम पटक प्रकाशित : २०७९।०८।११

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्, मधेश प्रदेश अन्तर्गतका डिप्लोमा / प्रमाणपत्र तहको स्वास्थ्य कार्यक्रमको पूर्ण शुल्किय तर्फ अध्ययन गर्न मिति २०७९/०४/१२, २०७९/०५/२२ र मिति २०७९/०७/२७ गते गोरखापत्र राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित सूचना बमोजिम डिप्लोमा तथा प्रमाणपत्र तह स्वास्थ्य कार्यक्रमको पूर्ण शुल्किय तर्फको मिति २०७९/०८/१० गते संचालित प्रवेश परिक्षामा सम्मिलित परिक्षार्थीहरूको डिप्लोमा तथा प्रमाणपत्र तहको प्रवेश परीक्षा संचालन, छात्रवृत्ति वितरण एवं भर्ना सम्बन्धि निर्देशिका २०७९ तथा उल्लेखित सूचना बमोजिम योग्यताक्रम अनुसार नतिजा प्रकाशन गरिएको व्यहोरा सूचित गरिन्छ । छनौट भएका मुख्य उम्मेदवारहरूले यसै सूचना लाइ आधार मानि सम्बन्धित शिक्षण संस्थामा नतिजा प्रकाशन भएको मितिले २०७९/०८/२० गतेभित्र र सोदिन बिदा परेमा कार्यालय खुलेको दिन कार्यालय समयमा आफ्नो शैक्षिक योग्यताका सक्कलै कागजपत्र, नागरिकता / जन्मदर्ता कागज, लक्षित वर्गमा छनौट भएको भए सोको प्रमाणपत्रहरू र प्रवेशपत्रको एक / एक प्रति प्रतिलिपि र पासपोर्ट साइजको चार प्रति फोटो सहित सम्बन्धित शिक्षण संस्थामा भर्ना भई सक्नु पर्ने छ । सम्बन्धित शिक्षण संस्थाहरूले समेत यसै सूचनालाई आधार मानि सम्बन्धित उम्मेदवारका शैक्षिक योग्यताका सक्कलै कागजात GPA / प्रतिशत तथा अध्ययन गर्न चाहिने योग्यताका आवश्यक प्रमाण भिडाई यकिन गरि भर्ना गर्न गराउन हुन् अनुरोध छ । साथै निर्देशिका तथा सूचनामा उल्लेख भए बमोजिमका भर्ना गर्ने एवं भर्ना सम्बन्धि निर्देशिका २०७९ को बिपरित भर्ना गर्ने गराउने कार्य भएमा सोको जिम्मेवारी स्वयं सम्बन्धित शिक्षण संस्थाको प्राचार्य हुने र उक्त परिक्षार्थीको रजिष्ट्रेशन नहुने व्यहोरा समेत सूचित गरिन्छ । तोकिएको समयवधिभित्र भर्ना भै रिक्त हुन् आउने सिटमा निर्देशिकाको दफा २५ अनुसार गर्नु हुन् समेत जानकारी गराईन्छ । नतिजा परिषद् परिक्षा नियन्त्रण कार्यालयको website: www.ctevtexam.org.np र प्रदेश कार्यालयको website: www.ctevtp2.org.np मा हेर्न सकिन्छ ।

निर्देशक